

बुझिलिने गरी वार्षिक रु ५९०१- (पाँच सय नब्बे मात्र)

(ख) खुर्दा बिक्री गर्दा : स्थानीय राजपत्रको सदस्य नभएको कुनै व्यक्ति वा संस्थाले स्थानीय राजपत्र लिन चाहेमा देहाय बमोजिमको फुटकर बिक्री मूल्य तोकीएको छ ।

- १ देखि ८ पेज सम्म एक प्रतिको रु.१० मात्र
- ९ देखि २४ पेज सम्म एक प्रतिको रु.१५ मात्र
- २५ देखि ४० पेज सम्म एक प्रतिको रु.२० मात्र
- ४१ देखि ५६ पेज सम्म एक प्रतिको रु.२५ मात्र
- ५७ देखि ७२ पेज सम्म एक प्रतिको रु.३० मात्र
- ७३ देखि ९६ पेज सम्म एक प्रतिको रु.६० मात्र
- ९७ देखि बढी जति पेज हुन्छ, त्यसमा थप प्रति पेज ५० पैसाका दरले थप शुल्क लिइनेछ ।

१५. बिक्रीबाट प्राप्त रकम सञ्चित कोषमा जम्मा गर्ने : स्थानीय राजपत्र बिक्री बापत प्राप्त राजश्व नगरपालिकाको सञ्चित कोषमा जम्मा गरिनेछ ।

१६. कार्यविधिको व्याख्या : यस कार्यविधिको कार्यान्वयन गर्ने क्रममा कुनै द्विविधा उत्पन्न भएमा नगर कार्यपालिकाले गरेको व्याख्या अन्तिम हुनेछ ।

१७. बचाऊ : यो कार्यविधि लागू हुनुभन्दा अगावै नगरपालिकाले पारित गरी लागू गरेका कानून, ऐन नियम, निर्देशिका, कार्यविधि वा मापदण्ड यसै कार्यविधि बमोजिम प्रकाशन भएको मानिनेछ ।

### अनुसूची-१

(दफा ३ सँग सम्बन्धित)

स्थानीय राजपत्रमा प्रकाशन गर्ने विषयवस्तु र भागहरु

भाग-१

यस भागमा स्थानीय सभाबाट पारित भई सभाको अध्यक्षबाट प्रमाणीकरण भएका ऐन तथा सभाका नियमहरु प्रकाशन गरिनेछ ।

भाग-२

यस भागमा नगरपालिकाबाट जारी नियमावली, निर्देशिका,

कार्यविधि, मापदण्ड तथा

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग भएको

सम्झौताको व्यहोरा प्रकाशन गरिनेछ ।



## स्थानीय राजपत्र

बागचौर नगरपालिकाबाट प्रकाशित

खण्ड : १ संख्या : ३ मिति २०७५ साल जेठ १६ गते बुधवार

भाग-२

बागचौर नगरपालिका

सम्बत् २०७५ सालको नियम नं. ३

स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि, २०७४

(बागचौर नगर कार्यपालिकाबाट मिति २०७४/१२/२९ पारित)

### प्रस्तावना :

नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम नगरकार्यपालिकाले बनाएको ऐन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गर्न अनिवार्य भएकोले, पहिलो पटक स्थानीय राजपत्र प्रकाशन गर्ने मिति निर्धारण गर्न, स्थानीय राजपत्रमा रहने विभिन्न भागहरुको व्यवस्था गर्न, स्थानीय राजपत्रको नमुना ढाँचा स्वीकृत गर्न, स्थानीय राजपत्र प्रकाशन गर्ने अधिकारीको सम्बन्धमा व्यवस्था गर्न, स्थानीय राजपत्रको अभिलेख तथा मूल्य निर्धारण र बिक्री वितरणको प्रबन्ध गर्न स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम बागचौर नगरकार्यपालिकाको मिति २०७४/१२/२९ मा बसेको बैठकले यो कार्यविधि स्वीकृत गरी लागू गरेको छ ।

भाग-१

प्रारम्भिक

१. कार्यविधिको नाम : यस कार्यविधिको नाम स्थानीय राजपत्र प्रकाशन सम्बन्धित कार्यविधि, २०७४ रहेको छ ।

२. कार्यविधि लागू हुने : यो कार्यविधि बागचौर नगर कार्यपालिकाबाट पारित भएको मितिदेखि लागू हुनेछ ।

## भाग-२

### स्थानीय राजपत्रको भाग र ढाँचा

३. स्थानीय राजपत्रको भागहरु : स्थानीय राजपत्रमा प्रकाशन गर्ने विषयवस्तुलाई अनुसूची-१ बमोजिमका भागहरुमा वर्गीकरण गरिएको छ ।
४. स्थानीय राजपत्रको ढाँचा : स्थानीय राजपत्रको राजपत्रको ढाँचा अनुसूची(२ मा उल्लेख भए बमोजिम हुनेछ ।
५. खण्डको व्यवस्था : स्थानीय राजपत्रको खण्ड उल्लेख गर्दा राजपत्र प्रकाशन भएको वर्ष (उदाहरणका लागि २०७४ साललाई १, २०७५ साललाई २) कायम गरी त्यसपछि क्रमशः जति वर्ष भयो त्यति नै संख्या उल्लेख गरी प्रकाशन गरिनेछ ।
६. स्थानीय राजपत्रको संख्या : (१) स्थानीय राजपत्रको संख्या कायम गर्दा क्रमशः संख्या कायम गरिनेछ ।  
(२) उपदफा (१) बमोजिम संख्या कायम गर्दा नेपाली वर्षलाई आधार मानी सो वर्षभरी पारित वा निर्णय भई प्रकाशन भएका विषयमा क्रमशः संख्या राखी अर्को वर्ष शुरु भएपछि नयाँ संख्याबाट शुरु गरिनेछ।
७. स्थानीय राजपत्रमा प्रकाशन गर्ने सामग्री : स्थानीय राजपत्र प्रकाशन गर्दा विषयवस्तु सँग सम्बन्धित भागको उल्लेख गरी (जस्तै ऐन भए भाग १ उल्लेख गर्ने) त्यसपछि प्रकाशन सामग्री (ऐन,नियम,कार्यविधि,निर्देशिका,मापदण्डको प्रस्तावनादेखि अन्तिमसम्म) को सम्पूर्ण व्यहोरा जस्ताको तस्तै राखी प्रकाशन गरिनेछ ।
८. स्थानीय राजपत्र प्रकाशन गर्ने अधिकारी : स्थानीय राजपत्र बागचौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको आदेशानुसार प्रकाशन हुनेछ । यसरी प्रकाशन गर्दा राजपत्रको अन्त्यमा "आज्ञाले" भन्ने व्यहोरा उल्लेख गरी प्रमुख प्रशासकीय अधिकृतको नाम र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भन्ने वाक्यांश राखी वा प्रमुख प्रशासकीय अधिकृतले कुनै अधिकृतस्तरको कर्मचारीलाई अधिकार प्रत्यायोजन गरेको भए त्यस्तो अधिकारीको नाम र निजको पद उल्लेख गरी प्रकाशन गरिनेछ ।

## भाग-३

### स्थानीय राजपत्रको प्रकाशन, अभिलेख तथा वितरण

९. स्थानीय राजपत्र प्रकाशनको जिम्मेवारी : (१) कार्यपालिकाले कुनै शाखा वा

एकाइलाई स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कामका लागि कार्य विवरण सहित जिम्मेवारी तोक्नेछ ।

- (२) उपदफा (१) बमोजिम तोकिएको शाखा वा ईकाईबाट मात्र स्थानीय राजपत्र प्रकाशन गरिनेछ ।
१०. प्रकाशनपूर्व सम्पादन गर्नुपर्ने : (१) प्रकाशन हुने सामग्री नगर कार्यपालिकाको कानून सम्बन्धी विषय हेर्ने शाखा वा एकाइबाट सम्पादन गरिनेछ ।  
(२) उपदफा (१) बमोजिमको सम्पादित प्रति प्रमाणिकरण गरी राजपत्र प्रकाशन गर्ने शाखा/एकाईबाट पठाईनेछ ।
११. स्थानीय राजपत्रको अभिलेख व्यवस्थापन : (१) प्रमाणीकरण भई आएका सामग्रीको अभिलेखदुरुस्त राखिनेछ ।  
(२) उपदफा (१) बमोजिम स्थानीय राजपत्रको अभिलेख व्यवस्थापनका लागि छुट्टै पुस्तिका खडा गरी सोही पुस्तिकामा प्रकाशन भएका सामग्रीको सिलसिलेवार संख्या खुलाई अद्यावधिक रूपमा अभिलेख राखिनेछ ।  
(३) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकिएको अधिकृतले उपदफा(२) बमोजिमको अभिलेख पुस्तिकालाई प्रमाणित गरिनेछ ।
१२. निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने : नगरपालिकाले स्थानीय राजपत्रको प्रकाशित प्रति देहायका नियममा निःशुल्क रूपमा उपलब्ध गराइनेछ :  
(क) नेपाल सरकार र प्रदेश सरकारको संघीय तथा स्थानीय मामिला हर्ने मन्त्रालय,  
(ख) जिल्ला समन्वय समिति,  
(ग) नगरपालिकाको सूचना तथा अभिलेख केन्द्र,  
(घ) सम्बन्धित स्थानीय विभाग/महाशाखा/शाखा,  
(ङ) नगरपालिकाका प्रत्येक वडा कार्यालय
१३. वेब साइटबाट सार्वजनिक गर्नुपर्ने : नगरपालिकाबाट प्रकाशित स्थानीय राजपत्रलाई नगरपालिकाको वेबसाइटमा छुट्टै खण्ड (अलगपोर्टल)निर्माण गरी सोबाट समेत सार्वजनिक गरिनेछ ।
१४. विक्री वितरणको व्यवस्था तथा विक्री मूल्य : (१) प्रकाशित स्थानीय राजपत्र नगरपालिकाका वडाहरु र स्थानीय तहको सूचना तथा अभिलेखकेन्द्र तथा तोकिएको शाखा वा एकाइमार्फत विक्री वितरणको व्यवस्था मिलाईनेछ ।  
(२) स्थानीय राजपत्रको देहाय बमोजिमको मूल्य निर्धारण गरिएको छ ,  
(क) वार्षिक सदस्य बनाई विक्री गर्दा : वडा कार्यालय वा नगरपालिकाबाट

अनुसूची-२

(दफा ४ तथा अनुसूची-१ को भाग-१ सँग सम्बन्धित)



स्थानीय राजपत्र

खण्ड :.....संख्या :.....मिति ..../..../

भाग-१

बागचौर नगरपालिका

ऐन तथा सभाले बनाएको सम्पूर्ण व्यहोरा

आज्ञाले

भीष्म कुमार मल्ल

नि. प्रमुख प्रशासकीय अधिकृत

प्रमाणिकरण मिति :- २०७५/०२/१६

५

अनुसूची-२

(दफा ४ तथा अनुसूची-१ को भाग-१ सँग सम्बन्धित)



स्थानीय राजपत्र

खण्ड :.....संख्या :.....मिति ..../..../

भाग-१

बागचौर नगरपालिका

ऐन तथा सभाले बनाएको सम्पूर्ण व्यहोरा

आज्ञाले

भीष्म कुमार मल्ल

नि. प्रमुख प्रशासकीय अधिकृत

प्रमाणिकरण मिति :- २०७५/०२/१६

५

b